



प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
बागमती प्रदेश
हेटौंडा, मकवानपुर, नेपाल

नोभल कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि दैनिक प्रतिवेदन

मिति: २०७७/०६/१२
(बेलुका ५:००बजे)

❖ मुख्य-मुख्य क्रियाकलापहरु:

❖ संक्रमितको खोजी र फलो-अप कार्य:

हाल बागमती प्रदेशमा संक्रमितको खोजी र फलो-अपको लागि १७८ वटा टोलीले कार्य गरिरहेको छ । प्रत्येक टोलीमा ३ जना तालिमप्राप्त स्वास्थ्यकर्मीहरु रहेका छन् जसअनुसार काठमाडौंमा ३२, काभ्रेपलान्चोकमा १९, धादिङमा १६, चितवनमा १५, सिन्धुपाल्चोकमा १४, ललितपुरमा १३, मकवानपुरमा १३, नुवाकोटमा १२, दोलखामा ११, सिन्धुलीमा ९, भक्तपुरमा ८, रामेछापमा ८, रसुवामा ५ र प्रदेश निर्देशनालयलमा ३ वटा टोलीले कार्य गरिरहेका छन् ।

❖ आइसीयु बेड र भेन्टिलेटर व्यवस्थापन:

यस प्रदेशका विभिन्न जिल्लामा हाल ४३५ वटा आइसीयु बेड र १९८ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको छ जसअनुसार आइसीयु बेड र भेन्टिलेटरको संख्या क्रमशः काठमाडौंमा १२० र ६०, ललितपुरमा १०२ र ६८, भक्तपुरमा २० र १२, चितवनमा १७६ र ४९, सिन्धुलीमा २ र ३, काभ्रेपलान्चोकमा १५ र ५ तयारी अवस्थामा रहेको छ भने नुवाकोटमा ५ आइसीयु बेड र ३ भेन्टिलेटरहरु संचालन हुने प्रक्रियामा छ ।

❖ व्यवहार परिवर्तन संचार:

कोभिड-१९ रोकथाम, नियन्त्रण उपचार सम्बन्धमा विभिन्न संचार माध्यमबाट देशभरि व्यवहार परिवर्तन संचार, संक्रमितहरुलाई गरिने भेदभाव न्यूनीकरण उपायबारे समेत संचार, पि. सि. आर. परिक्षण, घरमा आइसोलेसन बस्ने मापदण्ड समेत समावेश गरिएको छ ।

❖ कोभिड-१९को तुलनात्मक विवरण:

- ❖ हालसम्मको तथ्यांकमा यस प्रदेशमा देशको कुल संक्रमणको करिब सढतिस प्रतिशत (३६.७५%) रहेको छ भने मृत्युको अनुपात यस प्रदेशमा तुलनात्मक रुपमा बढी रहेको छ र मृत्यु हुनेमा अन्य जिर्ण रोगहरुको सहरुगता देखिएको छ । माथिको तथ्यले हालको महामारीमा जेष्ठ नागरिक तथा अन्य जिर्ण रोगको सहरुगता भएको व्यक्तिहरुले कोभिड-१९ बाट बच्नको लागि विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।
- ❖ यस प्रदेशमा पछिल्ला दिनमा संक्रमितको संख्या तीव्र रुपमा बढेको हुनाले हाल उपचाररत बिरामीको संख्या निको भएका भन्दा तुलनात्मक रुपमा बढी देखिएको हो ।

विवरण	नेपाल	बागमती प्रदेश
संक्रमण देखिएको (PCR)	७४७४५ (१००%)	२७४७१ (१००%)
निको भएको	५४६४० (७३.१%)	१५२१५ (५५.४%)*
उपचाररत	१९६२४ (२६.२%)	१२०७६ (४३.९%)*
मृत्यु भएको	४८१ (०.७%)	१८० (०.७%)*

श्रोत:

- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मिडिया ब्रिफिङ
२०७७/०६/१२

- सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश; स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मिडिया ब्रिफिङ २०७७/०६/१२

❖ गत २४ घण्टामा जिल्लाअनुसार RT-PCR परिक्षण नतिजाको विवरण:

यस प्रदेशमा आज काठमाण्डौमा ६४७, ललितपुरमा १३२, भक्तपुरमा ४७, मकवानपुरमा २१, चितवनमा १७, काभ्रेपलान्चोकमा १५, धादिङमा ११, सिन्धुपाल्चोकमा ७, नुवाकोटमा ३ र सिन्धुलीमा २ गरी जम्मा ९०२ जनामा नयाँ संक्रमण थपिएको छ । सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय, स्थानीय महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, स्थानीय स्वास्थ्य संस्था एवम् अस्पतालहरु मार्फत सम्पर्कमा आएका व्यक्तिको खोजी, सम्पर्कितहरुको फलो-अप र अन्य व्यवस्थापन (काठमाण्डौ, भक्तपुर र ललितपुरको हकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समेत समन्वयमा) कार्य भईरहेको छ ।

❖ गत २४ घण्टामा भएको निधनको विवरण:

भक्तपुरकी २८ वर्षिया महिलालाई सेप्सिस भई भाद्र २८ गते काठमाण्डौ मेडिकल कलेजमा भर्ना गरी उपचार गर्ने क्रममा असोज ११ गते निधन भएको छ । उहाँ रक्तअल्पता, मधुमेह र मृगौलाको समस्याले ग्रसित हुनुहुन्थ्यो । उहाँको भाद्र ३० गते कोभिड-१९ पुष्टि भएको थियो । उहाँहरुको दुखद् निधनमा सामाजिक विकास मन्त्रालय हार्दिक समवेदना प्रकट गर्दछ ।

❖ जिल्लागत क्वारेन्टाइन, आइसोलेसन, पी.सि.आर.(PCR) परिक्षण सम्बन्धी विवरण:

- हालसम्म बागमती प्रदेशमा ८२८६ वटा क्वारेन्टाईन बेड व्यवस्थापन गरिएकोमा हाल ५४९ जना बसिरहनुभएको छ भने १४९१ जना होम क्वारेन्टाईनमा हुनुहुन्छ । यस प्रदेशमा ३२६३ वटा आइसोलेशन बेड तयारी अवस्थामा

रहेको छ जसमा अहिले ३६५४ जना (होम आइसोलेसन सहित) बसिरहनुभएको छ । आजको मिति सम्मको विवरण अनुसार यस प्रदेशमा ८८९५२ जनाको पिसिआर परिक्षण गरिएको छ ।

जिल्ला	क्वारेन्टाईन		होम क्वारेन्टाइन मारहेका	आइसोलेसन		(RT-PCR) परिक्षण सम्बन्धी विवरण		
	बेड	बसेका		बेड	बसेका*	जम्मा संकलित स्वाब संख्या	आजको नयाँ संक्रमण	जम्मा पोजेटिभ
काठमाण्डौ	१०५०	११३	२६७	१३४७	२१७४	२६४६६	६४७	१८१३२
ललितपुर	३७१	३१	८०	२८९	२०८	२३५७	१३२	२२३४
भक्तपुर	१०५	६	१६५	३३१	८८	१०७६८	४७	१९७०
रसुवा	२५५	२९	६०	३५	१	९६०		२१
नुवाकोट	५६४	६२	८	४०	१७	४६२५	३	१६७
धादिङ	३१५	०	१८	१३७	४२	३३६६	११	४४२
चितवन	२४६५	४४	५६९	३५५	९४३	१५७७९	१७	२०३५
सिन्धुली	३९२	२४	१३	४३	२५	२८७१	२	१३८
मकवानपुर	४०७	३४	४	३००	१०३	९८५४	२१	१३६६
रामेछाप	४९०	६५	४९	१०८	१२	१४७९		१५८ [#]
दोलखा	१९३	१६	३२	४४	१	२१२१		१२९
काभ्रेपलान्चोक	८९०	६४	१२५	१७८	३५	४४८५	१५	५१६
सिन्धुपाल्चोक	७८९	६१	१०१	५६	५	३८२१	७	१६३
जम्मा	८२८६	५४९	१४९१	३२६३	३६५४	८८९५२	९०२	२७४७१

श्रोत: पोजिटिभ केसको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिगबाट दैनिक प्राप्त जानकारी अनुसार र अन्य विवरण सम्बन्धित जिल्लाबाट प्राप्त आजको अन्तिम अभिलेख

*होम आइसोलेसनमा रहेका संक्रमितको विवरण समेत जोडिएको

#संक्रमितको संख्या दोहोरिएकोमा सच्याइएको

❖ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको पि. सि. आर. परीक्षणको विवरण


प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको पी. सी. आर परीक्षणको विवरण यस प्रकारको रहेको छः

प्रयोगशाला	हालसम्म प्राप्त स्वाबको संख्या	आज प्राप्त स्वाब संख्या	आज परीक्षण भएको स्वाबको संख्या	आज परीक्षण भएको स्वाबको नतिजा		कै
				पोजिटिभ	नेगेटिभ	
धुलिखेलस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला	५६५६	२००	१०४	२६ जनाः भक्तपुर-१२, काभ्रेपलान्चोक- ६, फलोअप-८	७८	

VBDRTC, हेटौडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्राप्त भएको नमुना परीक्षण हुने क्रममा छ ।


❖ बागमती प्रदेशमा कोभिड-१९ संक्रमितहरूको लिंगानुसारको विवरण यस प्रकार रहेको छः

यस प्रदेशमा पुरुषहरूमा महिलाको तुलनामा बढि संक्रमण देखिएको छ ।



स्रोत: EWARS, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, २०७७/०६/११

- ❖ बागमती प्रदेशमा कोभिड-१९ संक्रमितहरूको उमेर समूहअनुसारको विवरण यस प्रकार रहेको छः
यस प्रदेशमा २१-५० वर्ष समूहका व्यक्तिहरूमा कोभिड-१९को संक्रमण बढी देखिएको छ । विगतमा भन्दा अहिले ६० वर्षभन्दा बढी उमेरमा पनि संक्रमण बढदै गएको देखिन्छ ।



स्रोत: EWARS, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, २०७७/०६/११

- ❖ कोभिड-१९ सम्बन्धि थप जानकारी र मार्गदर्शनको लागि निम्न उल्लेखित वेबपेज हेर्न हार्दिक अनुरोध छः

-सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश: <http://mosd.p3.gov.np/>
 -स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : <https://covid19.mohp.gov.np/#/>
 -नेपाल सरकार गृह मन्त्रालय : <https://covid19.ndrrma.gov.np/>
 -कोभिड१९ संकट व्यवस्थापन केन्द्र: ccmc.gov.np
 -इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा: <http://www.edcd.gov.np/news/covid-19-situation-updates>
 -विश्व स्वास्थ्य संगठन / नेपाल: <https://www.who.int/nepal>

अन्त्यमा सदाझै यहाँहरूको अमूल्य सुझाव र सहयोगको अपेक्षा गर्दछौं ।
धन्यवाद !

प्रवक्ता (कोभिड-१९)
डा. पुरुषोत्तम राज सेढाई